



Non-Resident Nepali Association (NRNA)

गैरआवासीय नेपाली संघ

Ref.



एनआरएनएको आधिकारिक नाम र लोगोको अनाधिकृत रूपमा प्रयोग भएको सम्बन्धमा

प्रेस वक्तव्य

गैरआवासीय नेपाली संघको दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मार्च २६-२७/२०२२ मा काठमाण्डौको हिमालय होटलमा सम्माननीय राष्ट्रपती विधा देवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन र सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा समापन समारोह भव्य रूपमा सम्पन्न भएको सवैलाई अवगत नै छ ।

उक्त महाधिवेशनबाट सर्वसहमतीको आधारमा पारीत भएको संशोधित विधानलाई २७ मार्च २०२२ मा परराष्ट्र मंत्रालयबाट प्रमाणीकरण भएको र उक्त संशोधित विधानको अधिनमा रही सर्वसहमतीको आधारमा संघका पदाधिकारीहरूको चयन भएको जानकारी गराउन चाहन्छौं।

संघको वृहत्तर हितलाई ध्यानमा राख्दै सहमतिमा नै संघको दशौं महाधिवेशनबाट कुल आचार्य, रबिना थापा र डा. बद्री केसीको संयुक्त नेतृत्वमा नयां कार्य समितिको गठन भई उत्साहका साथ संस्थालाई सहमतिकै आधारमा सञ्चालन गर्ने प्रण गर्दै, गैरआवासीय नेपाली संघले विभिन्न विभाग एवं समितिहरू गठन गरेर आफ्ना कार्यक्रमहरू सक्रिय रूपमा अघि वढाउन लागि रहेको अवस्थामा संघको आधिकारिक निकाय वाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटर हेड प्रयोग सम्बन्धी कार्यविधि विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरू प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अनाधिकृत रूपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्बन्धी कुनै पनि भ्रममा नपर्नका लागि सम्पूर्ण एनसिसि लगायत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं। संघभित्र रहेका आन्तरिक मतभिन्नता र असहमतिहरूलाई संस्था भित्रै छलफल गरेर सहमतीमा पुग्न सकिन्छ र सहमति र सहकार्य गरेरै संस्थालाई एकतावद्ध र मजबूत बनाउन सकिन्छ भन्ने हाम्रो दृढ मान्यता र विश्वास रहि आएकोले आपसी असमझदारीको समाधानार्थ सार्थक वार्ताका लागि संवन्धित असन्तुष्ट पक्षलाई आह्वान गर्दै, संघको आधिकारिक नाम र लोगोको दुरुपयोग नगर्नु हुन संवन्धित सवै पक्षलाई आग्रह गर्दछौं।

संघको लोगो र लेटरहेड प्रयोग गरी संघको नाममा गरिने अवाञ्छित गतिविधिहरूले नेपाली समाजमा भ्रम सृजना भैरहने र संघको नियमित कार्यक्रमहरूमा बाधा अड्चन पर्दै जाने परिस्थिति सृजना भएको खण्डमा संघ कानूनी कारवाहीमा जान वाध्य हुने जानकारी गराउँदछौं ।

सोम सापकोटा
प्रवक्ता

शिवकुमार बरुवाल
प्रवक्ता

११ मई २०२२